

राप्ती नगरपालिका कार्यालयद्वारा जारी टोल विकास संस्थाहरूका कर्तव्य तथा जिम्मेवारी

- टोल विकास संस्थाहरूले तपशिलका शीर्षकहरूको लगत लिएर सोको अभिलेख राख्नु पर्नेछ:
 - ✓ जन्मदती तथा मृत्यु दतीको तथा टोलको जनसंख्याको विवरण
 - ✓ टोलका गर्ववती तथा सुत्केरी महिलाहरूले नियमित स्वास्थ्य परिक्षण गराएको
 - ✓ टोल विकास संस्थामा रहेका बालबालिकाहरूले नियमित खोप प्राप्त गरेको विवरण
 - ✓ टोल विकास संस्थामा रहेका बिद्यालय जाने उमेरका बालबालिकाहरू बिद्यालय गए नगएको विवरण
 - ✓ टोल विकास संस्थामा रहेका सामाजिक सुरक्षा भत्ता लिने व्यक्तिहरूको विवरण
- टोल विकास संस्थाहरूले तपशिलका कार्यहरू गर्नु पर्ने हुन्छ
 - ✓ कम्तिमा महिनाको एक पटक सामुहिक टोल सरसफाई कार्यक्रम आयोजना गर्ने
 - ✓ टोलमा भएका निर्णयहरूकोमाइन्सूटको प्रतिलिपि सहित नगरपालिकामा जानकारी गराउने
 - ✓ शिशु जन्मेको ३५ दिन भित्र जन्मदती गराइसक्नु पर्ने कुराकोजानकारी अभिभावकलाई गराउने
 - ✓ टोलका सुत्केरी महिलाहरूलाई नियमित स्वास्थ्य परिक्षण गराउन प्रोत्साहन गर्ने
 - ✓ टोल विकास संस्थामा रहेका बालबालिकाहरूलाई नियमित खोप प्राप्त गर्न प्रेरित गर्ने
 - ✓ टोल विकास संस्थामा रहेका बिद्यालय नगएका बालबालिकाहरूलाई नियमित बिद्यालय पठाउन पहल गर्ने
 - ✓ टोल विकास संस्थामा रहेका सामाजिक सुरक्षा भत्ता लिने व्यक्तिहरूलाई समयमा भत्ता लिनका लागि सहजीकरण गर्ने
 - ✓ विकास निर्माणका कार्यहरूमा उपभोक्ता समिति गठन गराई लागत सहभागिता समेत जुटाउने प्रबन्ध मिलाउने
 - ✓ टोलमा आवश्यक जनचेतना मुलक कार्यक्रमहरूको आयोजना तथा संचालन गर्ने
 - ✓ घर तथा टोल वातावरणमैत्रि बनाउनका लागि सरसफाइका तपशिलका सूचकहरू प्राप्त गर्न उपयुक्त प्रबन्ध मिलाउने
 - घर कम्पाउण्ड भित्र प्यान सहितको चर्पी प्रयोगमा आएको हुनुपर्ने
 - आफ्नो घर भान्साको फोहर सड्ने र नसड्ने गरि विभाजन गरिएको हुनुपर्ने
 - सड्नेलाई आफै वा समूह बनाई मल बनाउने गरेको वा अन्य तरिकाले व्यवस्थापन गर्नुपर्ने
 - नसड्ने फोहर मध्ये प्लास्टिकलाई छुट्टै जम्मा गरि बिक्रि वा निर्धारित स्थलमा जम्मा गर्नु पर्ने
 - अन्य फोहर मध्ये हानिकारक फोहर (जस्तै ब्याट्री, सि. एफ. एल. चिम फुटेको सिसा/ बोटल, ट्युबलाइट, आदि) र अन्य फोहर छुट्ट्याई अलग अलग जम्मा गरि निर्धारित स्थलमा राख्नु पर्ने
 - कुकुर पाल्ने घरधनीले आफ्नो कुकुरलाई घरक्षेत्र बाहिर खुला रुपमा दिसा गराउन पाइने छैन, गराएमा आफैले उठाएर आफ्नो परिसरमा नै व्यवस्थापित गरेको हुनुपर्ने
 - घरपरिवारका सबै सदस्यले खान खानु अघि हात धुनुपर्ने बुझ्नेको हुनुपर्ने
 - शौचालय नजिक साबुन पानीको व्यवस्था हुनुपर्ने
 - घरभित्र उर्जाको खपत कम गर्ने चिमको प्रयोग (जस्तै LED) भएको
 - घरभित्र बिद्युतको लागि डिजेल, मट्टीतेल वा पेट्रोलबाट चल्ने उपकरणहरू प्रयोगमा नल्याईएको हुनुपर्ने
 - यदि खाना पकाउनको निम्ति इन्धनको रुपमा दाउरा प्रयोग गर्ने हो भने धुँवारहित सुधारिएको चुलो प्रयोग गरेको हुनुपर्ने
 - घरमा इन्धनको लागि गुड्ठा प्रयोग नगरिएको हुनु पर्ने
 - घर आँगनमा थरीथरीका फुल बिरुवा वा यस्तै सजाउने बोटबिरुवाहरू भएको हुनुपर्ने
 - घर परिसरमा बहुबर्षिया खालका कम्तिमा दुइवटा रुख भएको वा आफ्नो घर जग्गामा बिरुवा रोप्ने ठाउँ नभएको अवस्थामा घरको छानामा स- साना किसिमका बहुबर्षीय कम्तिमा दुइ वटा रुख बिरुवा भएको हुनुपर्ने
 - सुरक्षित पिउने पानीका लागि शुद्धिकरणका उपायहरूको अवलम्बन गरिएको हुनुपर्ने